

## आर्थिक सहयोग योग्यता नीति सरल भाषा सारांश

### कसले आवेदन गर्न सक्छन्:

आर्थिक सहयोग योग्यता नीतिले ती मानिसहरूलाई निःशुल्क स्याहार प्रदान गर्दछ जसले अन्य सम्पूर्ण विकल्पहरूमाथि प्रयास गरिसकेका हुन्छन्, र

- जसको घरपरिवारको आय वर्तमान वर्षको फेडेरल गरिबी मार्गदर्शनको २५०% वा सोभन्दा तल हुन्छ।
- आर्थिक सहयोगका लागि उपयुक्त रूपमा आवेदन बुझाइसकेका हुन्छन्।
- यदि तपाईं आर्थिक सहयोगका लागि योग्य हुनुभयो भने, तपाईंलाई सामान्यतया आकस्मिक वा मेडिकल रूपमा अत्यावश्यक स्याहारका लागि लगाइने शुल्क भन्दा बढी शुल्क लगाइने छैन।

यदि तपाईंले थुप्रै मेडिकल र आर्थिक घटनाहरू भोग्नु भएको छ भने, विनाशकारी आर्थिक सहयोग पनि उपलब्ध हुन सक्छ।

### आवेदन कसरी गर्ने:

#### स्पेक्ट्रम हेल्थ:

- 100 Michigan, Grand Rapids, MI 49503 स्थित प्रमुख क्याम्पस सहित कुनै पनि स्पेक्ट्रम हेल्थ अस्पतालको सूचना डेस्क, आकस्मिक विभाग वा रजिस्ट्रेसन कार्यालयमा गई आफैं उपस्थित भएर
- हुलाकद्वारा, पठाउने ठेगाना: Spectrum Health Butterworth Hospital Financial Counseling Office, 100 Michigan, Grand Rapids, MI 49503
- निम्न नम्बरमा फोन गरेर: १.८४४.८३८.३११५
- <http://www.spectrumhealth.org/financialassistance> मा गएर।
- आर्थिक परामर्शदातालाई निम्न इमेल ठेगानामा इमेल गरेर:

FinancialCounseling@spectrumhealth.org स्पेक्ट्रम हेर्थ लेकल्यान्ड

- 1234 Napier Avenue, St. Joseph, MI 49085 स्थित प्रमुख क्याम्पस सहित कुनै पनि स्पेक्ट्रम हेल्थ लेकल्यान्ड अस्पतालको सूचना डेस्क, आकस्मिक विभाग वा रजिस्ट्रेसन कार्यालयमा गई आफैं उपस्थित भएर
- हुलाकद्वारा, पठाउने ठेगाना: Spectrum Health Lakeland, PO Box 410, St Joseph, MI 49085
- निम्न नम्बरमा फोन गरेर १.८४४.४०८.४१०३, विकल्प १
- <https://www.spectrumhealthlakeland.org/patient-visitor-guide/patient/billing/financial-assistance> मा गएर
- आर्थिक परामर्शदातालाई निम्न इमेल ठेगानामा इमेल गरेर: SHLfinancialcounseling@spectrumhealth.org

### नीतिको निःशुल्क प्रति तथा आवेदनका लागि:

- माथि सूचीकृत सम्पर्क ठेगानाको प्रयोग गर्नुहोस्।
- यस नीतिको अनुवाद, यो सारांश र आवेदन अनुरोध गरिएको खण्डमा वा माथि सूचीकृत वेबसाइटहरूमा अन्य भाषाहरूमा उपलब्ध छन्।

### सहयोग उपलब्ध छ:

आर्थिक सहयोगका लागि तपाईंको आवेदन पूरा गर्नका लागि मद्दत गर्न आर्थिक परामर्शदाताहरू र एडभोकेटहरू उपलब्ध छन्। उनीहरूकहाँ “कसरी आवेदन गर्ने” खण्डमा उल्लेख गरिएझैं फोन गरेर वा सम्पर्क गरेर पुग्न सकिन्छ। उनीहरूले तपाईंलाई स्वास्थ्य बीमा विनिमय वा मिसिगन राज्य मेडिकेड कार्यक्रमहरू मार्फत कभरेजका लागि साइन अप गर्न मद्दत पनि गर्न सक्नेछन्।